

आज मिति २०७५।०९।१५ गते आईतवार दिन विहान ८:०० बजे बेलबारी नगरपालिकाका नगर प्रमुख श्री ज्ञानेन्द्र सुवेदीज्यूको अध्यक्षतामा नगर कार्यपालिकाका तपशिल बमोजिमका पदाधिकारी र सदस्यहरुको उपस्थितिमा वैठक बस्यो ।

तपशिल

क्र.सं.	नाम थर	पद	हस्ताक्षर
१	श्री ज्ञानेन्द्र सुवेदी	प्रमुख	उपस्थित
२	श्री ढाका कुमारी पराजुली	उपप्रमुख	उपस्थित
३	श्री चक्र बहादुर खुलाल	सदस्य	उपस्थित
४	श्री घनश्याम गौतम	सदस्य	उपस्थित
५	श्री योगेन्द्र प्रसाद सुवेदी	सदस्य	उपस्थित
६	श्री राम कुमार राई	सदस्य	उपस्थित
७	श्री विश्वबन्धु बस्नेत	सदस्य	उपस्थित
८	श्री उदय बहादुर राई	सदस्य	उपस्थित
९	श्री चेत बहादुर बस्नेत	सदस्य	उपस्थित
१०	श्री धनपति गौतम	सदस्य	उपस्थित
११	श्री नगेन्द्र खड्का	सदस्य	उपस्थित
१२	श्री गंगा बहादुर याख्खा	सदस्य	उपस्थित
१३	श्री यम बहादुर पोखरेल	सदस्य	उपस्थित
१४	श्री खिनामाया थापा	सदस्य	उपस्थित
१५	श्री गिता शिवा	सदस्य	उपस्थित
१६	श्री बिन्दुकला गुरुङ्ग	सदस्य	उपस्थित
१७	श्री सुनिता चौधरी	सदस्य	उपस्थित
१८	श्री सुजना राजवंशी	सदस्य	उपस्थित
१९	श्री गिता गिरी	सदस्य	उपस्थित
२०	श्री शिवनाथ धिमाल	सदस्य	उपस्थित
२१	श्री धन बहादुर शिवा	सदस्य	उपस्थित
२२	श्री गणेश प्रसाद दाहाल	सचिव	उपस्थित
	अन्य कर्मचारीहरु		
१	श्री महेन्द्र खड्का	शाखा अधिकृत (सातौं)	उपस्थित
२	श्री झमक भट्टराई	शाखा अधिकृत	उपस्थित

प्रस्तावहरू

१. बेलबारी नगरपालिका अपाङ्गता भएका व्यक्तिको परिचयपत्र व्यवस्थापन कार्यविधि, २०७५
२. वडा नं. ५ को शनिवार बुधबारे बिहिवारे हाट बजार ठेक्का अनुमोदन (मिति २०७५।४।१६ को निर्णय अनुसार श्री आशाराम चौधरी बेलबारी ५लाई रु. ३२०००।००)
३. मिति २०७५।९।११ गतेको प्र.प्र.अ.बाट सदर भएका टोल विकास संस्थाको अनुमोदन
४. मिति २०७५।८।२७ गते को करार सेवामा नियुक्ति गरेका कर्मचारीहरूको नियुक्ति अनुमोदन
५. मिति २०७५।९।९ र ९।१० को निर्णय अनुसार बेलबारी स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना र कर्मचारी नियुक्ति अनुमोदन सम्बन्धमा ।
६. मिति २०७५।९।८ को निर्णय अनुसार नगर प्रहरी पोशाक अनुमोदन
७. बालप्रोफाइल तयारी गर्ने एकिकृत हातेमालो समाजको पौष मसानसम्मको म्याद थप गरी भूक्तानी सम्बन्धमा ।
८. नगरपालिकाको नाममा रहेको बेलबारी १ को साविक कसेनी १(ड) कि.नं. ६७ को जग्गा बेलबारी इलाका प्रहरी कार्यालयलाई उपलब्ध गराउने सम्बन्धमा ।
९. विविध

निर्णयहरू

निर्णय नं. १: विधेयक समितिले मिति २०७४।९।४ गतेको बैठकबाट पेश भएको बेलबारी नगरपालिकाको अपाङ्गता भएका व्यक्तिको परिचय पत्र व्यवस्थापन कार्यविधि, २०७५ माथि दफावार छलफल गरि स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं. २: वडा नं. ५ को शनिवार बुधबारे बिहिवारे हाट बजारको मिति २०७५।४।१६ को निर्णय अनुसार बेलबारी ५ निवासी श्री आशाराम चौधरीले कबोल गरेको वार्षिक रु. ३२०००।०० को ठेक्का संझौता भएकोले अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ३: बेलबारी नगरपालिकाको विभिन्न वडाहरूबाट सिफारिस भई गठन भएको टोल विकास संस्थाहरूको मिति २०७५।०९।११ मा प्रमुख प्रशासकिय अधिकृतबाट सदर भई तपशिल बमोजिमका संस्थाहरूको प्रमाणपत्र प्रदान गरेको हुदाँ अनुमोदन गर्ने निर्णय गरियो ।

तपशिल

क्र.सं	टोल विकास संस्थाको नाम	ठेगाना	कैफीयत
१	शान्ती टोल विकास संस्था (ख)	बेलबारी ४	
२	सरस्वती टोल विकास संस्था	बेलबारी २	
३	शान्ती टोल टोल विकास संस्था (क)	बेलबारी ८	
४	कुवेर टोल विकास संस्था	बेलबारी ८	
५	सरस्वतीमार्ग (मिलटोल) टोल विकास संस्था	बेलबारी ४	
६	ज्ञानोदय टोल विकास संस्था	बेलबारी ८	
७	श्री नमुना टोल विकास संस्था	बेलबारी ८	
८	गौथली हरीयाली टोल विकास संस्था	बेलबारी ८	
९	नमुना टोल विकास संस्था	बेलबारी ७	
१०	धैती टोल विकास संस्था	बेलबारी ६	
११	शान्ती टोल विकास संस्था (ख)	बेलबारी ८	
१२	अघोराभिद्रा टावर टोल विकास संस्था	बेलबारी ७	
१३	भाटी बाहुनी टोल विकास संस्था	बेलबारी ७	

निर्णय नं. ४: बेलवारी नगरपालिकाको लागि आवश्यक कर्मचारी सेवा करारमा नियुक्तिका लागि गठित पदपूर्ति समितिको सिफारिस बमोजिम नगर प्रमुखज्यूबाट मिति २०७५।८।२७ र ९।१० गतेको निर्णय अनुसार तपशिल बमोजिमका कर्मचारीहरू करार सेवामा नियुक्ति गरिएकोमा अनुमोदन गर्ने निर्णय गरियो ।

सि.नं.	पद	नामथर	सेवा	कैफियत
१	इन्जिनियर	श्री विरेन्द्र गिरी	करार	
२	सब इन्जिनियर	श्री दयाराम आचार्य	करार	
३	अ.हे.ब.	श्री प्रदिप श्रेष्ठ	करार	
४	अ.न.मी.	श्री रिचा दाहाल	करार	
५	डार्करुम असिष्टेन्ट	श्री रविचन्द्र खनाल	करार	
६	ल्याब असिष्टेन्ट	श्री कोपिला भण्डारी	करार	
७	नगर प्रहरी	श्री अभिषेक राई	करार	
८	नगर प्रहरी	श्री भरत प्रसाद भट्टराई	करार	
९	नगर प्रहरी	श्री चण्डिका धिमाल	करार	
१०	नगर प्रहरी	श्री इन्दिरा खवास	करार	
११	कार्यालय सहयोगी	श्री राधिका खवास	करार	
१२	कार्यालय सहयोगी	श्री जमुना कुमारी खवास	करार	
१३	कार्यालय सहयोगी	श्री करुणा चौहान	करार	
१४	कार्यालय सहयोगी	श्री डम्बर कुमारी गिरी	करार	
१५	कार्यालय सहयोगी	श्री रोशन माझी	करार	
१६	कार्यालय सहयोगी	श्री सुमन खवास	करार	
१७	ल्याब असिष्टेन्ट	श्री पूजा कुमारी चौधरी	करार	बेलवारी ९

निर्णय नं. ५: मिति २०७५।९।८ को निर्णय अनुसार नगर प्रहरी पोशाक सम्बन्धमा तपशिल बमोजिम भएको अनुमोदन गर्ने निर्णय गरियो ।

तपशिल

क्र सं.	विवरण	थान	रंग
१	सर्ट	२	गाढा हरियो
२	पेन्ट	२	गाढा हरियो
३	स्वीटर	१	गाढा हरियो
४	वेल्ट	१	गाढा हरियो
५	जुत्ता (वुट)	१ जोडी	कालो
६	क्याप	१	गाढा हरियो
७	डोरी सहितको सिट्टी	१	रातो धागोको डोरी
८	नगर प्रहरी लेखिएको पाखुरामा लगाउने व्याज	१	आधारमा दुइ समकोण भएको पञ्चभुज आकारमा वरिपरी रातो विट भएको, विचमा हरियो रंगको पृष्ठभूमीमा सेतो रंगले “बेलवारी नगरपालिका नगर प्रहरी” लेखिएको
९	कुममा लगाउने	२	पित्तलको अक्षर “नगर प्रहरी”
१०	छातिमा लगाउने नाम	१	खागि कपडाको प्लेट बनाइ ब्राउन कलरले नाम लेख्ने
११	कठवासको डण्डा	१	

निर्णय नं. ६: बालप्रोफाइल तयारी गर्ने एकिकृत हातेमालो समाजले प्रतिवेदन पेश गरेको हुदाँ उक्त संस्थाको समय २०७४ चैत्र मसान्त देखि २०७५ पौष मसान्त सम्मको म्याद थप गरी बाकी रकम भूक्तानी गर्ने निर्णय गरियो ।

निर्णय नं. ७: साविक बेलबारी गाउँ विकास समितिको नाममा दर्ता कायम रहेको हाल बेलबारी नगरपालिकाको स्वामित्वमा रहेको बेलबारी १ को साविक कसेनी १(ड) कि.नं. ६७ को जग्गा विघा क्षेत्रफल ०-१५-० मध्ये दक्षिण तर्फबाट ०-६-२ विघा जग्गा र सो जग्गाको साध सिमानाको पश्चिम तर्फ नगरपालिकाको भोगचलनमा रहेको सार्वजनिक जग्गा ०-४-१८ विघा समेत जम्मा ०-११-० विघा जग्गा बेलबारी इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि निशुल्क रूपमा प्रदान गर्न स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ को उपदफा ३ बमोजिम नेपाल सरकारसँग स्वीकृतिको लागि अनुरोध गर्ने निर्णय गरियो ।

बिबिध

निर्णय नं. ८: नगरपालिकाको कामको सिलसिलामा नगर प्रमुखज्युको काठमाण्डौको भ्रमण मिति २०७५।८।१३ देखि २७ सम्म भएकोमा भैपरी खर्च समेत अनुमोदन गर्ने निर्णय गरियो ।

निर्णय नं. ९: चालु आ.व.को स्वीकृत योजनाहरू संचालनको लागि योजना सम्झौता अवधि पौष मसान्त सम्म थप गर्ने निर्णय गरियो ।

निर्णय नं. १०: चिसाइ.खोलाको खोलाजन्य सामग्री उत्खनन र विक्रीको लागी ठेक्का बन्दोबस्त गर्ने श्री कानेपोखरी वि.एण्ड वि. कन्स्ट्रक्शन प्रा.लि.कानेपोखरी ५ मोरङ.ले तपशिलका नाकाहरूमा मेशिनरी औजार प्रयोग गर्न अनुमति माग गरे बमोजिम प्रमुखबाट मिति २०७५।९।१३ को निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।

तपशिल

क. जहदा नाका, गौथली नाका, श्रृजना टोल, शान्तीटोल

ख. गाडी नं. स्काभेटर को १ क ३०२७ र भ्याकुलोडर को १ क २८३२ ।